

# सिफारिसहरु

क्र स.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने प्रक्रिया	जिम्मेवार अधिकारी र लाग्ने समय	राजधानी
१.	नागरिकता सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन पत्र र आमाबाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>विवाहित महिलाको हकमा पतिबुवाको आम्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि(बिद्यार्थीको हकमा)</li> <li>विवाह दर्ताको प्रतिलिपि (विवाहितको हकमा)</li> <li>बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि</li> <li>दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरको रसिद वा कर निर्धारण भएको अन्य कागजात , कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / क आदेश गर्नेकर्मचारीलाई तो</li> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> <li>तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	निशुल्क
२.	नागरिकता प्रतिलिपि सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन</li> <li>नागरिकताको प्रतिलिपि (उपलब्ध भए सम्म)</li> <li>फोटो २ प्रति</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / क आदेश गर्नेकर्मचारीलाई तो</li> <li>निवेदन दर्ता गर्ने</li> <li>निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र ,	१००
३.	घर जग्गा नामसारी सिफारिस	<ul style="list-style-type: none"> <li>व्यक्तिगत निवेदन,</li> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	१००

		<ul style="list-style-type: none"> <li>सर्जिमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जिमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात</li> </ul>	<ul style="list-style-type: none"> <li>मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>निवेदकले तोकिएको शुल्क बुझाउने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> <li>कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिइनेछ</li> </ul>		
४.	घर कायम सिफारिस	<ul style="list-style-type: none"> <li>घर कायम सिफारिस पाँड भन्ने सम्बन्धी निवेदन</li> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात</li> <li>घरको नक्सा पास प्रमाणित अभिलेखीकरणको / प्रमाणपत्र प्रतिलिपि</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>प्राबिधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>निवेदकले तोकिएको शुल्क बुझाउने</li> <li>दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	२००
५.	छात्रवृत्ति सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>सम्बन्धित बिद्यालयको सिफारिस</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने, दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	नि शुल्क:
६.	विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने, दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	नि.शुल्क
७.	अपाङ्गता सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>जन्मदर्ता वा नागरिकता प्रमाणपत्रजन्मदर्ता/ प्रतिलिपि</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा / वडा सदस्य / सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने</li> <li>चलानी गरी निवेदक लाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	निशुल्क:
८.	अस्थायी बसोबास सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र बसोबास गर्ने टोलवा बाटोको नाम ,</li> <li>बहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / र्मचारीलाई तोक आदेश गर्नेक</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात	२००

		<ul style="list-style-type: none"> <li>निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>कर्मचारिको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र, घरबहाल कर तिरेको रसिद</li> <li>घरबहालको समझौता पत्र</li> </ul>	<ul style="list-style-type: none"> <li>प्राबिधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने</li> <li>दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	मिलेको हकमा ३ दिन भित्र	
९.	स्थायी बसोबास सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>बसाइसराइको हकमा बसाइसराइ दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात , जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / डा सदस्यव / कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	२००
१०.	अङ्गीकृत नागरिकता सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन पत्र र अङ्गीकृत नागरिकता प्राप्त गर्ने खोजेको स्पष्ट आधार</li> <li>साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्ने कारबाही चलाएको पुष्टि गर्ने कागजातहरु</li> <li>नेपालमा १५ बर्षदेखि कुनै ब्यबसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि</li> <li>वैवाहिक अङ्गीकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र</li> <li>नेपाली भाषा लेख्न बोल्न जान्ने प्रमाण कागजातहरु</li> <li>पासपोर्ट साइजको फोटो ३ प्रति</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात , सर्जिमिन मुचुल्का</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारिले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्नेकानुनि राय , आवश्यक भएमा राय सोध्ने</li> <li>निवेदनले तोकिएको शुल्क बुझाउन</li> <li>चलानी गरी निवेदनलाई सिफारिस उपब्ध गराउने</li> <li>अनुसूची C को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	निशुल्क
११.	विद्युत जडान सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि</li> <li>हक भोगको श्रोत खुल्ने कागजात</li> <li>नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि</li> <li>अन्य आवश्यक कागजातहरु</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	व्यक्तिगत ३०० संस्थागत १०००

		<ul style="list-style-type: none"> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात</li> </ul>	<ul style="list-style-type: none"> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>		
१२.	<b>धारा जडान सिफारिस</b>	<ul style="list-style-type: none"> <li>नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले / वडा सदस्य /सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाम्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	व्यक्तिगत ३०० संस्थागत १०००
१३.	<b>जीवित रहेको सिफारिस</b>	<ul style="list-style-type: none"> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>स्वयम् व्यक्ति उपस्थित हुनु पर्ने</li> <li>दुई प्रति पासपोर्ट साइजको फोटो</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</li> <li>वडा अध्यक्ष निधित वडा सचिवले सम्ब / वडा सदस्य / कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाम्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	१००
१४.	<b>दुबै नाम गरेका व्यक्ति एकै हो भन्ने सिफारिस</b>	<ul style="list-style-type: none"> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्र</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात</li> <li>सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने</li> <li>आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमिनका मुचुल्काको प्रतिबेदन माग गर्न सक्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाम्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	१००
१५.	<b>जन्ममिति संसोधन सिफारिस</b>	<ul style="list-style-type: none"> <li>निवेदन</li> <li>जन्ममिति फरक पर्नुको कारण पुस्टि गर्ने कागजात .</li> <li>आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमिनका मुचुल्काको प्रतिबेदन माग गर्न सक्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाम्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	

१६.	<b>नाबालक परिचयपत्र सिफारिस</b>	<ul style="list-style-type: none"> <li>बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र , जन्म दर्ताको प्रमाणपत्र</li> <li>चालु आसम्मको मालपोत र घर जग्गा कर वा .वा. सम्पति कर तिरेकोरसिद</li> <li>नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने</li> <li>नाबालक अनिवार्य रूपमा उपस्थित हुनु पर्ने</li> <li>दुबै कान देखिने पासपोर्ट साइजको फोटो</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	निशुल्क
१७.	<b>चौपाया सम्बन्धी सिफारिस</b>	<ul style="list-style-type: none"> <li>कारण सहित निवेदन पेश</li> <li>चौपाया लाने ठाउँको स्वीकृत पत्र</li> <li>लिने दिने दुबैको सनाखत गर्नुपर्ने</li> <li>चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने ब्यहोरा</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने, सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	प्रति चौपाय १००
१८.	<b>बिद्यालय ठाउँ सारी सिफारिस</b>	<ul style="list-style-type: none"> <li>बिद्यालय ठाउँसारीका लागि निवेदन</li> <li>बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>स्थानीय तहको नामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र</li> <li>(सरकारी एवं सामुदायिक बिद्यालयबाहेक अन्यमा) चालु आ .ब. सम्मको सरि जाने ठाउँ र हालको ठाउँ दुबैको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात</li> <li>बहालमा भए समझौता पत्रको प्रतिलिपि र बाहाल कर तिरेको रसिदनतिरेको भए तिर्नु बुझाउनु पर्ने</li> <li>स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि</li> <li>निरीक्षण प्रतिबेदन,</li> <li>सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ नैकर्मचारीलाई तोक आदेश ग</li> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	सामुदायिक को विद्यालय को निशुल्क संस्थागत को हकमा आधारभूत ५००० माबी १००००
१९.	<b>आन्तरिक बसाइसराइ सिफारिस</b>	<ul style="list-style-type: none"> <li>नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र निवेदनको पत्र</li> <li>सरी जाने व्यक्तिहरूको नागरिकताको प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्मदर्ता वा उमेर</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	१००

	<ul style="list-style-type: none"> <li>खुलेको निस्साको प्रमाणित प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपिघर वा जग्गा / नभएको हकमा ब्यवसाय वा बसाई खुल्नेप्रमाण कागजात</li> <li>घर जग्गा भएको हकमा घर जग्गा भए चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात</li> <li>घर जग्गा नभएको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता</li> </ul>	<ul style="list-style-type: none"> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>			
२०.	<b>विद्यालय सञ्चालन स्वीकृतकक्षा / वृद्धि सिफारिस</b>	<ul style="list-style-type: none"> <li>बिद्यालय कक्षा बृद्धिका लागि निवेदन</li> <li>बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>स्थानीय तहको नाममा चालु आको नविकरण .व. सहितको ब्यवसायदर्ता प्रमाण पत्र</li> <li>सरकारी बाहेकका बिद्यालयका हकमा चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद, निरीक्षण प्रतिवेदन</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा /वडा सदस्य/सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन गर्ता गर्ने</li> <li>तोकिएको प्रबिधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाम्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	सामुदायिक निशुल्क कक्षा २ देखि ८ सम्म १०० ९० १० : १५०० १२० १२ : २०००
२१.	<b>ब्यक्तिगत विवरण सिफारिस</b>	<ul style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>बिषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>निवेदकले तोकिएको शुल्क बुझाउने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाम्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	१००
२२.	<b>जग्गा दर्ता सिफारिस</b>	<ul style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव लाम्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	१००

		<ul style="list-style-type: none"> <li>साबिक लगत प्रमाणित प्रतिलिपि</li> <li>फिल्डबुक उतार, स्थलगत निरीक्षण प्रतिवेदन</li> <li>जग्गाको नापी नक्सा, जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु, स्थानीय सर्जिमिन मुचुल्का</li> </ul>	<ul style="list-style-type: none"> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>		
२३.	<b>संरक्षक सिफारिस (व्यक्तिगत)</b>	<ul style="list-style-type: none"> <li>निवेदन</li> <li>संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का</li> <li>स्थानीय सर्जिमिन मुचुल्का</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	२००
२४.	<b>संरक्षक सिफारिस (संस्थागत)</b>	<ul style="list-style-type: none"> <li>निवेदन</li> <li>संस्था नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं बिधानको प्रतिलिपि वा नियमावलिको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>बहातमा भए समझौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिदनतिरेको भए तिरु पर्ने/</li> <li>आवश्यकता अनुसार सर्जिमिन मुचुल्का</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	१०००
२५.	<b>जग्गा रेखाङ्कनको कार्यसो कार्यमा / रोहबर</b>	<ul style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>सम्बन्धित कार्यालयको पत्र</li> <li>प्राबिधिक प्रतिवेदन</li> <li>चालु आ .ब. सम्मको मालपोत र घर जग्गा कर वा सम्पति तिरेको रसिद</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	प्रचलित कानून बमोजिम
२६.	<b>जग्गा धनीपुर्जा हराएको</b>	<ul style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /सदस्य वडा/ कर्मचारीलाई तोक आदेश गर्ने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात	२००

	<b>सिफारिस</b>	<p>कागजात</p> <ul style="list-style-type: none"> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>निवेदकको स्थायी वतन जग्गा रहेको बडाको नभएमा स्थानीय सर्जिमिन मुचुल्का</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले सिफारिस पत्र तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	मिलेको हकमा ३ दिन भित्र	
२७.	<b>पुर्जामा घर कायम गर्ने सिफारिस</b>	<ul style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>भवन नक्सा पास प्रमाणपत्रको प्रतिलिपि</li> <li>निर्माण सम्पन्न पत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	२००

## प्रमाणित सिफारिसहरु

२८.	<b>आय श्रोत प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण पुर्जा</li> <li>आयश्रोत भए आयस्रोत खुल्ने कागजात</li> <li>अन्य आवश्यक कागजात</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	निशुल्क
२९.	<b>आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले सम्बन्धित / वडा सदस्य / कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	० १. प्रतिशत
३०.	<b>जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण</li> <li>हालसालै आसपासको खरिद बिक्री भएको भए</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजपत्र पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले प्राबिधिक /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको प्राबिधिक कर्मचारीले आवश्यकता अनुसार</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	० १. प्रतिशत

		<p>सो प्रमाण वा सर्जिमिन मुचुल्का</p> <ul style="list-style-type: none"> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>नगरपालिकाको सम्पति कर प्रयोजनका लागि मूल्यांकन भएको रकम</li> </ul>	<p>सर्जिमिन मुचुल्का तयार गरी मूल्यांकन तयार गर्ने</p> <ul style="list-style-type: none"> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>		
३१.	<b>सार्वजनिक बाटो प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>निवेदन</li> <li>जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि</li> <li>नापी नक्सा</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>जग्गा धनीले स्वीकृतिको सनाखत गर्नुपर्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	पक्कि ५००: कच्ची ३००:
३२.	<b>जीवितसँगको नाता प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>निवेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि</li> <li>नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि</li> <li>सर्जिमिन गरी बुझनुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत र घरजग्गा कर वा सम्पति कर तिरेको रसिद</li> <li>नाता प्रमाणित गर्ने ब्यक्तिहरूको २ प्रति पासपोर्ट साइजको फोटो</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	(नेपालिमा) ५०० (अंग्रेजी) १०००
३३.	<b>मृतकसँगको नाता प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि</li> <li>हकदारहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>हकदारहरूको पासपोर्ट साइजको फोटो ४ प्रति</li> <li>स्थानीय सर्जिमिन मुचुल्का</li> <li>आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमिन</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमिन मुचुल्का माग गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	(नेपालिमा) ५०० (अंग्रेजी) १०००

		मुचुल्का			
३४.	घर बाटो प्रमाणित	<ul style="list-style-type: none"> <li>निवेदन (टोल समेत खुलाउने, बाटोको नाम) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा</li> <li>चालु आ.ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>लिने दिने दुबै व्यक्ति नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजहरूले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि, स्थलगत निरीक्षण प्रतिवेदन</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ ई तोकर्मचारीलाई आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	पक्कि ५००: कच्ची ३००: बाटो नभएको : २००
३५.	चार किल्ला प्रमाणित	<ul style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>जग्गा रहेको क्षेत्रमा प्रमाणित प्रतिलिपि ट्रेस नक्सा</li> <li>चालु आ.ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>निवेदक स्वयम् वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	३००
३६.	घर पाताल प्रमाणित	<ul style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>घरको नक्सानक्सा पास प्रमाण, पत्र</li> <li>स्थलगत निरीक्षण प्रतिवेदन</li> <li>चालु आ.ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>आवश्यकता अनुसार सर्जिमिन मुचुल्का</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	१००

३७.	<b>कागज / मञ्जुरीनामा प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>प्रमाणित गर्नु पर्ने विषयसँग सम्बन्धित प्रमाण कागजहरूको प्रतिलिपि</li> <li>मञ्जुरीनामा लिने र दिने दुबै व्यक्ति</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ क आदेश गर्नेकर्मचारीलाई तो</li> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	५००
३८.	<b>हकवाला वा हकदार प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन</li> <li>नाता प्रमाणित पत्रको प्रतिलिपि</li> <li>हकदार प्रमाणितका लागि स्थलगत सर्जिमिन</li> <li>हकदार प्रमाणित गर्ने थप प्रमाण कागज</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>आवश्यकता अनुसार सर्जिमिन मुचुल्का</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	५००
३९.	<b>अविवाहित प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>संरक्षक वा अविभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र</li> <li>स्थानीय सर्जिमिन मुचुल्का पत्र</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>विदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जिमिन मुचुल्का माग गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	५०० (नेपालीमा) १००० (अंग्रेजीमा)
४०.	<b>आर्थिक लेनदेनको प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>निबेदन</li> <li>तमसुक</li> <li>लिने दीने दुबैको नागरिकताको फोटोकपी</li> </ul>	<ul style="list-style-type: none"> <li>निबेदन तोक आदेश गर्ने,</li> <li>सम्बन्धित व्यक्तिहरूलाई सहि छाप गरि दर्ता . ,अभिलेखीकरण गर्ने</li> <li>, सम्बन्धित वडा अध्यक्ष द्वारा प्रमाणित गर्ने .</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	कारोबार रकमको ० १. प्रतिशत

## सामाजिक सुरक्षा तथा पन्जिकरण

४१.	<b>जन्म दर्ता</b>	<ul style="list-style-type: none"> <li>सुचना फारम</li> <li>बालकको बाबुआमाको नागरिकता/ विवाह दर्ता</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> <li>अस्पतालमा जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि</li> </ul>	<ul style="list-style-type: none"> <li>घटना घटेको ३५ दिनभित्र निशुल्क,</li> <li>आमा बुवा अथवा एकाधरको उमेर पुगेको व्यक्ति,</li> <li>कार्यालयले आबस्यकता गरेमा थप, कागजातहरु मानुका साथै स्थलगत सर्जिमन बुझनसक्ने छ ।</li> </ul>	स्थानीय पञ्जिकाअधिकारी लाग्ने समयः सोहि दिनसर्जिमिनको , दिनभित्र ३हकमा बढिमा (व्यक्तिगत घटना दर्ता ऐन बमोजिम)	५०
४२.	<b>मृत्यु दर्ता</b>	<ul style="list-style-type: none"> <li>सुचना फारम</li> <li>मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता</li> <li>मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र</li> <li>अविवाहित मृतकको हकमा स्थानीय सर्जिमिन पत्र</li> <li>मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जिमिन पत्र</li> <li>सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जिमिन पत्र</li> </ul>	<ul style="list-style-type: none"> <li>घटना घटेको ३५ दिनभित्र निशुल्क</li> <li>एकाधर परिवारको जेष्ठ सदस्य</li> <li>निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने</li> <li>वडा अध्यक्षवडा सचिवले तोकिएको /वडा सदस्य/ गर्ने कर्मचारीद्वारा सर्जिमिन मुचुल्का तयार</li> <li>कार्यालयले आबस्यक गरेमा थप कागजातहरु मानुका साथै स्थलगत सर्जिमन बुझनसक्ने छ ।</li> </ul>	स्थानीय पञ्जिकाअधिकारी लाग्ने समयः सोहि दिनसर्जिमिनको , हकमा बढिमा ३ दिन भित्र (व्यक्तिगत घटना दर्ता ऐन बमोजिम)	५०
४३.	<b>बसाइसराई जाने/ आउने दर्ता</b>	<ul style="list-style-type: none"> <li>सुचना फारम र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>बसाइसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाइसराईको कागजात</li> <li>जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने</li> <li>जाने आउने व्यक्तिको नागरिकताजन्मदर्ताको / प्रतिलिपि</li> <li>चालु आ.ब. सम्मको घर जग्गा, सम्पति कर वा मालपोत तिरेको रसिद</li> </ul>	<ul style="list-style-type: none"> <li>घटना घटेको ३५ दिनभित्र निशुल्क</li> <li>सपरिवारको बसाइसराई भए परिवारको मुख्य व्यक्तिले सूचना दिने</li> <li>एकजनाको मात्र बसाइसराई भए निजले सूचना दिने</li> <li>कार्यालयले आबस्यक गरेमा थप कागजातहरु मानुका साथै स्थलगत सर्जिमन बुझनसक्ने छ ।</li> </ul>	स्थानीय पञ्जिकाअधिकारी लाग्ने समयः सोहि दिनसर्जिमिनको , हकमा बढिमा ३ दिन भित्र (व्यक्तिगत घटना दर्ता ऐन बमोजिम)	५०
४४.	<b>सम्बन्ध विच्छेद</b>	<ul style="list-style-type: none"> <li>सुचना फारम</li> <li>अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको</li> </ul>	<ul style="list-style-type: none"> <li>घटना घटेको ३५ दिनभित्र निशुल्क</li> <li>सम्बन्ध बिच्छेद भएको वा पत्नीले सूचना फारम भरी</li> </ul>	स्थानीय पञ्जिकाअधिकारी लाग्ने समयः सोहि दिन सर्जिमिनको ,	५०

	<b>दर्ता</b>	<p>प्रमाणित प्रतिलिपि</p> <ul style="list-style-type: none"> <li>पतिपत्नीको नागरिकताको प्रतिलिपि १ प्रति १/</li> <li>केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने</li> </ul>	<p>सूचना दिने</p> <ul style="list-style-type: none"> <li>कार्यालयले आबस्यक गरेमा थप कागजातहरु मानुका साथै स्थलगत सर्जिमन बुझनसक्ने छ।</li> </ul>	<p>हकमा बढिमा ३ दिन भित्र (व्यक्तिगत घटना दर्ता ऐन बमोजिम)</p>	
४५.	<b>विवाह दर्ता</b>	<ul style="list-style-type: none"> <li>सुचना फारम</li> <li>दुलाहदुलहीको नागरिकताको प्रमाणपत्रको - प्रतिलिपि</li> <li>दुलहीको नागरिकता नभएमा जन्मदर्ता शैक्षिक योग्यताको प्रमाण पत्र</li> <li>बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>चातु आ.ब. सम्मको घर जग्गा, सम्पति कर वा मालपोत तिरेको रसिद</li> </ul>	<ul style="list-style-type: none"> <li>घटना घटेको ३५ दिनभित्र निशुल्क</li> <li>दुलाह दुलही दुबै उपस्थित भई सूचना दिने</li> <li>कार्यालयले आबस्यक गरेमा थप कागजातहरु मानुका साथै स्थलगत सर्जिमन बुझनसक्ने छ।</li> </ul>	<p>स्थानीय पञ्जिकाअधिकारी लाग्ने समयः सोहि दिनसर्जिमिनको , हकमा बढिमा ३ दिन भित्र (व्यक्तिगत घटना दर्ता ऐन बमोजिम)</p>	५०
४६.	<b>सामाजिक सुरक्षा भत्ताको लागि निबेदन दिने क) जेष्ठ नागरिक</b>	<ul style="list-style-type: none"> <li>उमेर पुग्ने वा उपेको निबेदन,</li> <li>नागरिकता प्रतिलिपि</li> <li>२ प्रति पासपोर्ट साइजको फोटो</li> </ul>	<ul style="list-style-type: none"> <li>निबेदन तोक आदेश तथा दर्ता गर्ने,</li> <li>MIS प्रणालीमा इन्ट्री गर्ने,</li> <li>परिचयपत्र प्रदान गर्ने,</li> <li>बैंकिंग खाता खोल्लने सिफारिस गर्ने,</li> <li>दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने,</li> </ul>	<p>वडा सचिब, सामाजिक सुरक्षा तथा पञ्जिकरण उप शाखा सम्बन्धित कर्मचारी- सबै कागजात मिलि अएको अवस्थामा सोहि दिन</p>	निशुल्क
	<b>ख) बिधवा र एकल महिला</b>	<ul style="list-style-type: none"> <li>पतिको मर्त्यु दर्ता</li> <li>अविबाहित प्रमाणित</li> <li>नागरिकता प्रतिलिपि</li> <li>२ प्रति पासपोर्ट साइजको फोटो</li> </ul>	<ul style="list-style-type: none"> <li>निबेदन तोक आदेश तथा दर्ता गर्ने,</li> <li>MIS प्रणालीमा इन्ट्री गर्ने,</li> <li>परिचयपत्र प्रदान गर्ने,</li> <li>बैंकिंग खाता खोल्लने सिफारिस गर्ने,</li> <li>दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने,</li> </ul>	<p>वडा सचिब, सामाजिक सुरक्षा तथा पञ्जिकरण उप शाखा सम्बन्धित कर्मचारी- सबै कागजात मिलि अएको अवस्थामा सोहि दिन</p>	निशुल्क
	<b>ग) अति अशक्त, पूर्ण अपांग</b>	<ul style="list-style-type: none"> <li>,जन्मदर्ता प्रमाणपत्र /नागरिकता</li> <li>अपाङ्गता परिचयपत्र</li> <li>पासपोर्ट साइजको फोटो २ प्रति</li> </ul>	<ul style="list-style-type: none"> <li>निबेदन तोक आदेश तथा दर्ता गर्ने,</li> <li>MIS प्रणालीमा इन्ट्री गर्ने,</li> <li>परिचयपत्र प्रदान गर्ने,</li> <li>बैंकिंग खाता खोल्लने सिफारिस गर्ने,</li> <li>दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने,</li> </ul>	<p>वडा सचिब, सामाजिक सुरक्षा तथा पञ्जिकरण उप शाखा सम्बन्धित कर्मचारी- सबै कागजात मिलि अएको अवस्थामा सोहि दिन</p>	निशुल्क

	<b>घ) दलित बालबालिका</b>	<ul style="list-style-type: none"> <li>निबेदन,</li> <li>जन्मदर्ता,</li> <li>संरक्षक</li> </ul> <p>पासपोट साइजको फोटो २ प्रति</p>	<ul style="list-style-type: none"> <li>निबेदन तोक आदेश तथा दर्ता गर्ने,</li> <li>MIS प्रणालीमा इन्ट्री गर्ने,</li> <li>परिचयपत्र प्रदान गर्ने,</li> <li>बैकिंग खाता खोल्लने सिफारिस गर्ने,</li> <li>दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने,</li> </ul>	वडा सचिब, सामाजिक सुरक्षा तथा पन्जिकरण उप शाखा सम्बन्धित कर्मचारी- सबै कागजात मिलि अएको अवस्थामा सोहि दिन	निशुल्क
४७.	<b>व्यक्तिगत घटना दर्ता प्रतिलिपि</b>	<ul style="list-style-type: none"> <li>निबेदन</li> <li>ब्याक्तिगत घटना दर्ता प्रमाणपत्रको छायाँप्रति</li> </ul>	<ul style="list-style-type: none"> <li>निबेदन तोक आदेश गरि दर्ता गर्ने,</li> <li>रुजु गर्ने/अभिलेख हर्ने,</li> <li>प्रमाणपत्र प्रतिलिपि दिने,</li> </ul>	वडा सचिब, सामाजिक सुरक्षा तथा पन्जिकरण उप शाखा सम्बन्धित कर्मचारी- सबै कागजात मिलि अएको अवस्थामा सोहि दिन	१००
४८.	<b>जन्ममिति प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>बसाई सरी आएको भए सो को प्रमाण पत्र</li> <li>चातु आ.ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ श गर्ने कर्मचारीलाई तोक आदे</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा सचिब, सामाजिक सुरक्षा तथा पन्जिकरण उप शाखा सम्बन्धित कर्मचारी- सबै कागजात मिलि अएको अवस्थामा सोहि दिन	१००
४९.	<b>विवाह प्रमाणित</b>	<ul style="list-style-type: none"> <li>निवेदन पत्र, दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>बसाई सरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र</li> <li>दुलाह दुलही दुबै उपस्थित भई सनाखत हुनुपर्ने</li> <li>वि.स. २०४७ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चातु आ.ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा सचिब, सामाजिक सुरक्षा तथा पन्जिकरण उप शाखा सम्बन्धित कर्मचारी- सबै कागजात मिलि अएको अवस्थामा सोहि दिन	१००

### राजश्व, व्यबसाय तथा अन्य सिफारिसहरु

५०.	<b>मिलापत्र कागजउजुरी / दर्ता</b>	<ul style="list-style-type: none"> <li>मिलापत्र गर्ने दुबै पक्षको संयुक्त निवेदन</li> <li>सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> </ul>	वडा सचिब, सामाजिक सुरक्षा तथा पन्जिकरण प- शाखा सम्बन्धित कर्मचारी	१००
-----	---	---	--	---	-----

		<ul style="list-style-type: none"> <li>बिषयसँग सम्बन्धित अन्य कागजातहरु</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन दर्ता गर्ने</li> </ul>	सबै कागजात मिलि अएको अवस्थामा सोहि दिन	
५१.	सम्पत्ति करघर / जग्गा कर	<ul style="list-style-type: none"> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>अधिल्लो आ.ब.मा तिरो तिरेको रसिद</li> </ul>	<ul style="list-style-type: none"> <li>तोकिएको कर बुझाउने</li> <li>रसिद काट्ने दिने।</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	आर्थिक ऐनमा तोके बमोजिम
५२.	बहाल कर	<ul style="list-style-type: none"> <li>बहाल सम्झौता</li> <li>नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि</li> <li>नागरिकताको प्रमाणित प्रतिलिपि</li> <li>चालु आ.ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद</li> </ul>	<ul style="list-style-type: none"> <li>तोकिएको कर बुझाउने</li> <li>रसिद काट्ने दिने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	बहालकर १०%
५३.	बिज्ञापन कर	<ul style="list-style-type: none"> <li>निवेदन र संस्थाको प्रमाणित कागजात</li> <li>सम्बन्धित स्थानीय तहमा तिर्नु बुझाउनुपर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि</li> </ul>	<ul style="list-style-type: none"> <li>तोकिएको कर बुझाउने</li> <li>रसिद काट्ने दिने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	आर्थिक ऐन बमोजिम
५४.	योजना सम्झौताको सिफारिस	<ul style="list-style-type: none"> <li>जनप्रतिनिधिको रोहबरमा बसेको उपभोक्ता गठनको , निर्णय</li> <li>समितिको निबेदन</li> <li>पादाधिकारीहरुको नागरिकताको प्रतिलिपि</li> <li>अन्य कागजातहरु</li> </ul>	<ul style="list-style-type: none"> <li>,निबेदन तोक आदेश तथा दर्ता गर्ने</li> <li>निबेदन तोक आदेश तथा दर्ता गर्ने,</li> <li>आबश्यक कागजात हेरी योजना सम्झौताको सिफारिस गर्ने ,</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	योजनाको कुल रकमको ० १. प्रतिशत
५५.	योजना भुक्तानीको सिफारिस,	<ul style="list-style-type: none"> <li>समितिको भुक्तानी पाउँ निबेदन,</li> <li>योजनाको सम्झौता , लागत इस्टमेट,</li> <li>समितिको कार्य सम्पन्न भएको निर्णयसामाजिक / लेखा परिक्षण, बिल भर्पाइ ,</li> <li>योजना अनुगमन समितिको योजना अनुगमनको प्रतिबेदन,योजनाको फोटोहरु,</li> </ul>	<ul style="list-style-type: none"> <li>निबेदन तोक आदेश तथा दर्तागर्ने,</li> <li>आबश्यक कागजात बुझी (स्थलगत अनुगमन गर्नुपर्ने भएको खण्डमा अनुगमन गरी) योजनाको भुक्तानीको लागि सिफारिस गर्ने,</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	
५६.	व्यवसाय नवीकरण	<ul style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजान पेश गर्ने</li> <li>वडा अध्यक्षन्धित वडा सचिवले सम्ब/वडा सदस्य/फॉटमा तोक आदेश गर्ने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात	१००

		<ul style="list-style-type: none"> <li>प्रमाणपत्रको प्रमाणित प्रतिलिपि</li> <li>बहाल सम्झौताको प्रतिलिपि</li> <li>आफ्नै घर टहरा भए चालु आ.ब. सम्मको मालपोत वा कर तिरेको रसिद</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन दर्ता गर्ने</li> <li>चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने</li> </ul>	मिलेको हकमा ३ दिन भित्र	
५७.	कोठा खोल कार्यरोहवरमा / वस्ने कार्य	<ul style="list-style-type: none"> <li>कारण प्रष्ठ खुलेको निवेदन</li> <li>चालु आ.ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद</li> <li>बहाल सम्झौताको प्रमाणित प्रतिलिपि</li> <li>जिल्ला प्रशासन कार्यालयको पत्र</li> <li>स्थानीय सर्जिमिन मुचुल्का</li> <li>आवश्यकता आनुसार स्थानीय प्रहरी सर्जिमिन मुचुल्का</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>निवेदकले तोकिएको शुल्क बुझाउने</li> <li>रोहवरमा बस्ने कर्मचारी तोक्ने</li> <li>वडा कार्यालयबाट प्रेषित ३५ दिने म्याद पत्रको सूचना प्रमाणित प्रतिलिपि</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	
५८.	निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>विपन्नता खुल्ने प्रमाण कागजात</li> <li>सिफारिस आवश्यक भएको अन्य कारण</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	
५९.	अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य	<ul style="list-style-type: none"> <li>निवेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि</li> <li>कार्यालयको पत्र</li> <li>बिषयसँग सम्बन्धित अन्य कागजातहरु</li> </ul>	<ul style="list-style-type: none"> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>पत्र दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले विवरण तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	
६०.	संस्था दर्ता सिफारिस	<ul style="list-style-type: none"> <li>विधान वा नियमावलीनिवेदन र नागरिकता , प्रमाणपत्रको प्रतिलिपि</li> <li>संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिदनतिरेको भए तिर्नु पर्ने बुझाउनु/ पर्ने</li> <li>संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षवडा सचिवले सम्बन्धित /वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	

६१.	<b>ब्यबसाय दर्ता सिफारिस</b>	<ul style="list-style-type: none"> <li>निवेदकन पत्र</li> <li>ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद</li> <li>बहालमा भए सम्झौता पत्रको प्रतिलिपि</li> <li>दुई प्रति पासपोर्ट साइजको फोटो</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले / वडा सदस्य / सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	५०० मुचुल्का सहितकोमा (१०००)
६२.	<b>उद्योग ठाउँसारी सिफारिस</b>	<ul style="list-style-type: none"> <li>उद्योग ठाउँसारीका लागी निवेदन</li> <li>उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>स्थानीय तहको नामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र</li> <li>आफ्नै घर भए चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात</li> <li>बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदनतिरेको भए तिर्नु बुझाउनु पर्ने/</li> <li>क्षेत्रभित्र सरी जाने भए (स्थानीय तहको नाम) सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा/सदस्यवडा सचिवले सम्बन्धित / कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	५००
६३.	<b>ब्यबसाय बन्द सिफारिस</b>	<ul style="list-style-type: none"> <li>आफ्नो ब्यवसायको विस्तृत ब्यहोरा सहितको निवेदन पत्र</li> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>चालु आ .ब. सम्मको ब्यबसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल</li> <li>घरबहाल सम्झौता पत्रको प्रतिलिपि</li> <li>स्थलगत प्रतिबेदन</li> <li>विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र</li> <li>आफ्नो घर भएको चालु आ .ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले / वडा सदस्य / सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	३००

६४.	<b>ब्यापार व्यवसाय सञ्चालन नभएको सिफारिस</b>	<ul style="list-style-type: none"> <li>ब्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र</li> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>स्थानीय तहको नाममा ब्यापार दर्ता गरेको प्रमाणपत्र</li> <li>चालु आ.ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद</li> <li>स्थलगत प्रतिबेदन</li> <li>घरबाहाल सम्झौता पत्रको प्रतिलिपि</li> <li>सर्जिमिनका मुचुल्का आवश्यक परे सो समेत</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकियको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा सचिवले / वडा सदस्य / सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	१००
६५.	<b>ब्यापार व्यवसाय नभएको सिफारिस</b>	<ul style="list-style-type: none"> <li>कारण सहितको निवेदन पत्र, नागरिकताको प्रमाणपत्रको प्रमाणपत्रको प्रतिलिपि</li> <li>स्थानीय तहको नाममा ब्यापार दर्ता गरेको प्रमाणपत्र</li> <li>चालु आ.ब. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद</li> <li>सर्जिमिनका मुचुल्का आवश्यक परेमा सो समेत</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षत वडा सचिवले सम्बन्ध/वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	१००
६६.	<b>कोर्ट फी मिनाहा सिफारिस</b>	<ul style="list-style-type: none"> <li>कारण सहितको निवेदन पत्र , नागरिकताको प्रमाणपत्र प्रतिलिपि, स्थानीय तहको नाममा ब्यवसाय दर्ता गरेको प्रमाणपत्र</li> <li>चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>सर्जिमिनका मुचुल्का आवश्यक परेमा सो समेत</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजात पेश गर्ने</li> <li>वडा अध्यक्षसम्बन्धित वडा सचिवले/वडा सदस्य/ कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>निवेदन दर्ता गर्ने</li> <li>सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	निशुल्क
६७.	<b>उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस प्रमाणितहरू</b>	<ul style="list-style-type: none"> <li>नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन</li> <li>बिषयसँग सम्बन्धित प्रमाण कागजात</li> <li>चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहित तोकिएको कागजान पेश गर्ने</li> <li>वडा अध्यक्ष वडा/वडा सदस्य/सचिवले सम्बन्धित फॉटमा तोक आदेश गर्ने,निवेदन दर्ता गर्ने</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</li> <li>चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने</li> </ul>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिब लाग्ने समय: सोहि दिन सर्जिमिनको हकमा: सबै कागजात मिलेको हकमा ३ दिन भित्र	आर्थिक ऐन बमोजिम